



लोक सेवा आयोग

पोखरा कार्यालय

पोखरा



फोन:- ०६१-४६३१४५ फ्याक्स:- ०६१-४६३५०६, Website:- www.psc.gov.np, Email:- Pokhara@psc.gov.np

परीक्षा भवन कायम गरिएको सूचना

सूचना नं. २५/०७७-७८, मिति २०७७/०८/२९

लोक सेवा आयोग, केन्द्रीय कार्यालय, अनामनगर, काठमाण्डौंको वि.नं. १६६९४-१६७००/०७६-७७, संयुक्त र एकीकृत (परराष्ट्र, प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद्) खुला तथा समावेशी रा.प.तृतीय श्रेणी (अप्राविधिक), शाखा अधिकृत वा सो सरह पदको परीक्षा केन्द्र पोखरा र बाग्लुङ राखी प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षामा उत्तिर्ण भएका उम्मेदवारहरूको द्वितीय चरणको प्रतियोगितात्मक लिखित परीक्षा कोभिड-१९ को विश्वव्यापी महामारीका कारण स्थगित गरिएकोमा लोक सेवा आयोग केन्द्रीय कार्यालयको मिति २०७७/०८/२५ को निर्णयानुसार नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गराउने गरी देहाय बमोजिमको परीक्षा केन्द्रमा सञ्चालन हुने गरी परीक्षा केन्द्र कायम गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।

परीक्षा संचालन सम्बन्धी कार्यक्रम

क्र.स.	पत्र	विषय	परीक्षा मिति र समय	उम्मेदवारको रोल नम्बर	उम्मेदवार संख्या	परीक्षा भवन
१	द्वितीय पत्र (सबै सेवा समूहको लागि)	शासन प्रणाली	२०७७/०९/२१ गते दिनको १.०० बजे	४५०००८ देखि ४५०७१३ सम्म (परराष्ट्र बाहेक)	१०० जना	श्री गुप्तेश्वर महादेव क्याम्पस, छोरैपाटन
२	तृतीय पत्र (सबै सेवा समूहको लागि)	समसामयिक विषय	२०७७/०९/२२ गते दिनको १.०० बजे			
३	चतुर्थ पत्र (प्रशासन, लेखापरीक्षण र व्यवस्थापिका संसद् सेवाका लागि मात्र)	सेवा समूह सम्बन्धी	२०७७/०९/२३ गते दिनको १.०० बजे	४५०७४५ देखि ४५१४५७ सम्म	८८ जना	श्री लोक सेवा आयोग पोखरा कार्यालय, पोखराको परीक्षा भवन क केन्द्र
४	अतिरिक्त पत्र (परराष्ट्र सेवाका लागि मात्र)	अंग्रेजी भाषा Extra paper-1	२०७७/०९/२४ गते दिनको १.०० बजे	४५१४६४ देखि माथिका सम्पूर्ण उम्मेदवारहरू (परराष्ट्र तर्फका सबै उम्मेदवारहरू)	७० जना	श्री लोक सेवा आयोग पोखरा कार्यालय, पोखराको परीक्षा भवन ख केन्द्र
		विदेश नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध Extra paper-2	२०७७/०९/२५ गते दिनको १.०० बजे			



लोक सेवा आयोग
पोखरा कार्यालय
पोखरा



फोन:- ०६१-४६३१४५ फ्याक्स:- ०६१-४६३५०६, Website:- www.psc.gov.np, Email:- Pokhara@psc.gov.np

द्रष्टव्यः

- क) परीक्षा सञ्चालन हुने दिन अप्रत्याशित बिदा पर्न गएमा पनि आयोगको पूर्व सूचना विना निर्धारित कार्यक्रम अनुसारको परीक्षा स्थगित हुनेछैन ।
- ख) परीक्षा भवनमा मोबाइल तथा विद्युतीय सामग्री निषेध गरिएको छ ।
- ग) परीक्षा शुरु हुनु भन्दा १ (एक) घण्टा अगावै परीक्षा केन्द्रमा आइपुगनुपर्नेछ ।
- घ) परीक्षामा कालो मसी मात्र प्रयोग गर्नुपर्नेछ ।
- ङ) परीक्षार्थीले अनिवार्य रूपमा आफ्नो प्रवेशपत्र लिई परीक्षा भवनमा जानुपर्नेछ ।
- च) तोकिएको परीक्षा केन्द्र बाहेक अन्य परीक्षा केन्द्रमा सहभागी गराइने छैन ।
- छ) परीक्षार्थीले परीक्षामा आउँदा नेपाली नागरिकताको प्रमाणपत्र वा सरकारी कार्यालयबाट जारी भएको फोटो सहितको कुनै एक सक्कलै प्रमाणपत्र लिई उपस्थित हुनुपर्नेछ ।
- ज) परीक्षा केन्द्र प्रवेश अघि अनिवार्य रूपमा मास्क लगाउनु पर्नेछ । साथै उम्मेदवार स्वयंले आफ्नो प्रयोजनको लागि स्यानिटाइजर तथा खानेपानीको व्यवस्था गर्नुपर्नेछ ।
- झ) परीक्षा केन्द्र प्रवेश गर्दा, शौचालय जाँदा आउँदा परीक्षा केन्द्रबाट बाहिरिदा एक आपसमा दुई मिटरको व्यक्तिगत दुरी कायम गर्नु पर्नेछ ।
- ञ) उत्तरपुस्तिकामा रहेको खाली स्थान काटी उत्तरपुस्तिका गन्ती गरी बुझाई हस्ताक्षर गरी बाहिर जानु पर्नेछ ।
- ट) परीक्षामा खटिएका जनशक्तिले दिएको निर्देशनको पूर्ण पालना गर्नुपर्नेछ ।
- ठ) परीक्षार्थीहरू समूहमा भेला हुने, कुराकानी गर्ने गर्नु हुँदैन ।
- ड) कोभिड संक्रमित परीक्षार्थीलाई लोक सेवा आयोगकै भवनमा विशेष परीक्षा केन्द्र तोकिएको हुँदा आफू संक्रमित भएको जानकारी मोबाइल नम्बर ९८४१९१८००५ मा सम्पर्क गरी गराउनु पर्नेछ ।

.....
(वीरन्द्रबहादुर स्वाँर)
उपसचिव